

Rev

Chapter 22

Nepali Interlinear

Reference: Nepali ERV

- 1 καὶ ἔδειξέν μοι ποταμὸν ὕδατος ζῶης, λαμπρὸν ὡς κρύσταλλον,
र देखायो मलाई जीवनको-पानीको पानीको जीवनको चम्किलो जस्तो स्फटिकजस्तो
[G2532](#) [G1166](#) [G1473](#) [G4215](#) [G5204](#) [G2222](#) [G2986](#) [G5613](#) [G2930](#)
- ἐκπορευόμενον ἐκ τοῦ θρόνου τοῦ Θεοῦ καὶ τοῦ Ἄρνιου.
बगिरहेको बाट त्यो सिंहासनबाट ती परमेश्वरको र ती थुमाको
[G1607](#) [G1537](#) [G3588](#) [G2362](#) [G3588](#) [G2316](#) [G2532](#) [G3588](#) [G0721](#)

तब त्यो स्वर्गदूतले मलाई जीवन-जलको नदी देखाए। नदी स्फटिक जस्तो चम्किलो थियो। त्यो नदी परमेश्वर अनि भेडाको पाठाको सिंहासनबाट बगिरहेको थियो।

- 2 ἐν μέσῳ τῆς πλατείας αὐτῆς, καὶ τοῦ ποταμοῦ, ἐντεῦθεν καὶ ἐκεῖθεν,
त्यो बीचमा त्यो राजमार्गको उसको र त्यो नदीको यताबाट र उताबाट
[G1722](#) [G3319](#) [G3588](#) [G4113](#) [G0846](#) [G2532](#) [G3588](#) [G4215](#) [G1782](#) [G2532](#) [G1564](#)
- ξύλον ζῶης, ποιοῦν καρποὺς δώδεκα, κατὰ μῆνα, ἕκαστον ἀποδίδου τὸν
जीवनको-रूख जीवनको फलाउने फलहरू बाह्रौटा प्रत्येक महिनामा प्रत्येक-पटक दिने त्यो
[G3586](#) [G2222](#) [G4160](#) [G2590](#) [G1427](#) [G2596](#) [G3376](#) [G1538](#) [G0591](#) [G3588](#)
- καρπὸν αὐτοῦ; καὶ τὰ φύλλα τοῦ ξύλου εἰς θεραπείαν τῶν ἐθνῶν.
फल त्यसको र ती पातहरू त्यो रूखका लागि निको ती जातिहरूको
[G2590](#) [G0846](#) [G2532](#) [G3588](#) [G5444](#) [G3588](#) [G3586](#) [G1519](#) [G2322](#) [G3588](#) [G1484](#)

त्यो नगरको गल्लीको माझबाट वगिरहेकोथ्यो। जीवन वृक्ष वर्षेनी बाह्र वटा फल फल्दै नदीको एकपाटी थियो। प्रत्येक महिना यसमा फल फल्छ। वृक्षका पातहरू मानिसहरूको विमार निको पार्नुलाई थिए।

- 3 καὶ πᾶν. κατάθεμα οὐκ ἔσται ἔτι; καὶ ὁ θρόνος τοῦ Θεοῦ καὶ
र कुनै-पनि शराप अब हुनेछैन अब र त्यो सिंहासन ती परमेश्वरको र
[G2532](#) [G3956](#) [G2652](#) [G3756](#) [G1510](#) [G2089](#) [G2532](#) [G3588](#) [G2362](#) [G3588](#) [G2316](#) [G2532](#)
- τοῦ Ἄρνιου, ἐν αὐτῇ ἔσται; καὶ οἱ δοῦλοι αὐτοῦ λατρεύσουσιν αὐτῷ.
ती थुमाको त्यसमा त्यसमा हुनेछ र ती दासहरूले उहाँको सेवा-गर्नेछन् उहाँलाई
[G3588](#) [G0721](#) [G1722](#) [G0846](#) [G1510](#) [G2532](#) [G3588](#) [G1401](#) [G0846](#) [G3000](#) [G0846](#)

परमेश्वरको शराप परेको कुनै वस्तुले त्यो नगरमा स्थान पाउने छैन। परमेश्वर अनि भेडाको पाठाको सिंहासन नगरमा रहने छ। परमेश्वरका सेवकहरूले उहाँलाई आराधना गर्नेछन्।

- 4 καὶ ὄψονται τὸ πρόσωπον αὐτοῦ; καὶ τὸ ὄνομα αὐτοῦ ἐπὶ τῶν
र देखेछन् त्यो अनुहार उहाँको र त्यो नाम उहाँको त्यो ती
[G2532](#) [G3708](#) [G3588](#) [G4383](#) [G0846](#) [G2532](#) [G3588](#) [G3686](#) [G0846](#) [G1909](#) [G3588](#)
- μετώπων αὐτῶν.
निधारमा तिनीहरूको
[G3359](#) [G0846](#)

तिनीहरूले उनको चेहरा देखेछन्। परमेश्वरको नाउँ तिनीहरूको निधारमा हुनेछ।

5	καὶ	νύξ	οὐκ	ἔσται	ἔτι,	καὶ	οὐκ	ἔχουσιν	χρειαὶν	φωτὸς	λύχνου,
	र	रात	अब	हुनेछैन	अब	र	आवश्यकता-छैन	उनीहरूलाई	आवश्यकता	ज्योतिको	बत्तीको
	G2532	G3571	G3756	G1510	G2089	G2532	G3756	G2192	G5532	G5457	G3088
	καὶ	φωτὸς	ἡλίου;	ὅτι	Κύριος	ὁ	Θεὸς	φωτίσει	ἐπ’	αὐτοῦς,	καὶ
	न	ज्योतिको	घामको	किनभने	प्रभु	ती	परमेश्वरले	प्रकाश-दिनुहुनेछ	तिनीहरूमाथि	तिनीहरूलाई	र
	G2532	G5457	G2246	G3754	G2962	G3588	G2316	G5461	G1909	G0846	G2532
	βασιλεύσουσιν	εἰς	τοὺς	αἰῶνας	τῶν	αἰώνων.					
	राज्य-गर्नेछन्	भित्र	ती	युगहरू	ती	युगौंसम्म					
	G0936	G1519	G3588	G0165	G3588	G0165					

त्यहाँ फेरि रात पर्ने छैन। मानिसहरूलाई सूर्यको प्रकाशको आवश्यकता पर्ने छैन। परमप्रभु परमेश्वरले तिनीहरूलाई प्रकाश दिनेछन्। अनि तिनीहरूले सदासर्वदा राजाहरूले जस्तै शासन गर्नेछन्।

6	Καὶ	εἶπέν	μοί,	Οὗτοι	οἱ	λόγοι	πιστοὶ	καὶ	ἀληθινοί;	καὶ	ὁ	Κύριος,
	र	भन्नुभयो	मलाई	यी	ती	वचनहरू	विश्वासनीय	र	सत्य	र	ती	प्रभु
	G2532	G3004	G1473	G3778	G3588	G3056	G4103	G2532	G0228	G2532	G3588	G2962
	ὁ	Θεὸς	τῶν	πνευμάτων	τῶν	προφητῶν,	ἀπέστειλεν	τὸν	ἄγγελον	αὐτοῦ,		
	ती	परमेश्वर	ती	आत्माहरूका	ती	अगमवक्ताहरूका	पठाउनुभयो	त्यो	स्वर्गदूतलाई	उहाँको		
	G3588	G2316	G3588	G4151	G3588	G4396	G0649	G3588	G0032	G0846		
	δεῖξαι	τοῖς	δοῦλοις	αὐτοῦ	ἃ	δεῖ	γενέσθαι	ἐν	τάχει.			
	देखाउन	ती	दासहरूलाई	उहाँका	जो-कुराहरू	हुनुपर्छ	हुन	त्यो	छिट्टैमा			
	G1166	G3588	G1401	G0846	G3739	G1163	G1096	G1722	G5034			

त्यो स्वर्गदूतले मलाई भने, “यी वचनहरू विश्वासनीय अनि सत्य हुन्। परमप्रभु अगमवक्ताहरूको आत्माहरूका परमेश्वर हुन्। परमेश्वरले आफ्ना सेवकहरूलाई ती कुराहरू, जो चाँडै हुनु पर्नेछ, देखाउन स्वर्गदूतलाई पठाए।”

7	καὶ	Ἰδοὺ,	ἔρχομαι	ταχύ.	μακάριος	ὁ	τηρῶν	τοὺς	λόγους	τῆς
	र	हेर	आउँदैछु	छिट्टै	धन्य-छ	जो	पालना-गर्छ	ती	वचनहरू	यस
	G2532	G3708	G2064	G5035	G3107	G3588	G5083	G3588	G3056	G3588
	προφητείας	τοῦ	βιβλίου	τούτου.						
	अगमवाणीको	यो	पुस्तकको	यो						
	G4394	G3588	G0975	G3778						

“सुन! म चाँडै आउँदैछु। त्यो मानिस, जसले यस पुस्तकका अगमवाणीका शब्दहरू पालन गर्छ, धन्य हुन्।”

8	Καὶ	Ἰωάννης,	ὁ	ἀκούων	καὶ	βλέπων	ταῦτα.	καὶ	ὅτε	ἤκουσα	καὶ
	म-नै	योहान्नेस	जो	सुन्ने	र	देख्ने	यी-कुराहरू	र	जब	सुनें	र
	G2504	G2491	G3588	G0191	G2532	G0991	G3778	G2532	G3753	G0191	G2532
	ἔβλεψα,	ἔπεσα	προσκυνῆσαι	ἔμπροσθεν	τῶν	ποδῶν	τοῦ	ἀγγέλου	τοῦ		
	देखें	ढलें	दण्डवत्-गर्न	अगाडि	ती	खुट्टामा	त्यो	स्वर्गदूतको	जसले		
	G0991	G4098	G4352	G1715	G3588	G4228	G3588	G0032	G3588		
	δεικνύοντός	μοι	ταῦτα.								
	देखाउने	मलाई	यी-कुराहरू								
	G1166	G1473	G3778								

म यहून्ना हुँ। म नै त्यो हुँ जसले यी कुराहरू सुनें अनि देखें। यी कुराहरू सुनें अनि देखे पछि, त्यो स्वर्गदूतले मलाई यी कुराहरू देखाए, म उनको पाउ सामुने उनलाई उपासना गर्न झुकेँ।

9 καὶ λέγει μοι, Ὅρα μή: σύνδουλός σου εἶμι, καὶ τῶν ἀδελφῶν σου,
र भन्नुभयो मलाई नगर यसो संगी-दास तिमी हुँ-म र ती भाइहरूको तिम्रा
[G2532](#) [G3004](#) [G1473](#) [G3708](#) [G3361](#) [G4889](#) [G4771](#) [G1510](#) [G2532](#) [G3588](#) [G0080](#) [G4771](#)

τῶν προφητῶν, καὶ τῶν τηρούντων τοὺς λόγους τοῦ βιβλίου τούτου. τῶ
जो अगमवक्ताहरू र जो पालना-गर्नेहरूका ती वचनहरू यो पुस्तकको यो त्यो
[G3588](#) [G4396](#) [G2532](#) [G3588](#) [G5083](#) [G3588](#) [G3056](#) [G3588](#) [G0975](#) [G3778](#) [G3588](#)

Θεῶ προσκύνησον!

परमेश्वरलाई दण्डवत्-गर!
[G2316](#) [G4352](#)

| तर त्यस स्वर्गदूतले मलाई भने, “मेरो उपासना नगर। जस्तो तिमी अनि तिमी भाइ अगमवक्ताहरू छन् त्यस्तै म एक सेवक मात्र हुँ। म अरु मानिसहरू जस्तो हुँ जसले यो पुस्तकमा भएको शिक्षाको पालन गर्छ। तिमीले परमेश्वरको उपासना गर्नु पर्छ!”

10 Καὶ λέγει μοι, Μὴ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου
र भन्नुभयो मलाई नगर छाप-लगाओस् ती वचनहरूलाई यस अगमवाणीको यो पुस्तकको
[G2532](#) [G3004](#) [G1473](#) [G3361](#) [G4972](#) [G3588](#) [G3056](#) [G3588](#) [G4394](#) [G3588](#) [G0975](#)

τούτου; ὁ καιρὸς γὰρ ἐγγύς ἐστιν.
यो किनभने समय त्यो नजिकै छ
[G3778](#) [G3588](#) [G2540](#) [G1063](#) [G1451](#) [G1510](#)

| तब स्वर्गदूतले मलाई भने, “यस पुस्तकको अगमवाणीका वचनहरूलाई गुप्त राख्नु हुँदैन। यी कुराहरू पुरा हुनलाई समय आई सकेको छ।

11 ὁ ἀδικῶν, ἀδικησάτω ἔτι; καὶ ὁ ῥυπαρὸς, ῥυπανθήτω ἔτι; καὶ ὁ
जो अन्याय-गर्छ अन्याय-गरोस्-नै झनै र जो मलिन-छ मलिन-भओस्-नै झनै र जो
[G3588](#) [G0091](#) [G0091](#) [G2089](#) [G2532](#) [G3588](#) [G4508](#) [G4510](#) [G2089](#) [G2532](#) [G3588](#)

δίκαιος, δικαιοσύνην ποιησάτω ἔτι; καὶ ὁ ἅγιος, ἁγιασθήτω ἔτι.
धार्मिक-छ धार्मिकता गरोस्-नै झनै र जो पवित्र-छ पवित्र-होओस्-नै झनै
[G1342](#) [G1343](#) [G4160](#) [G2089](#) [G2532](#) [G3588](#) [G0040](#) [G0037](#) [G2089](#)

| त्यो मानिसलाई, जसले नराम्रो गर्दैछ, गर्न देऊ। मानिस जो अस्वच्छ छ उसलाई अस्वच्छ रहन देऊ। मानिस जसले सही कुरा गर्दैछ गर्न देऊ। मानिस जो पवित्र छ, पवित्र रहन देऊ।”

12 Ἴδου, ἔρχομαι ταχύ, καὶ ὁ μισθός μου μετ’ ἐμοῦ, ἀποδοῦναι ἑκάστῳ
हेर आउँदैछु छिट्टै र मेरो इनाम मेरो मसँग मसँगै फिर्ता-दिन प्रत्येकलाई
[G3708](#) [G2064](#) [G5035](#) [G2532](#) [G3588](#) [G3408](#) [G1473](#) [G3326](#) [G1473](#) [G0591](#) [G1538](#)

ὡς τὸ ἔργον ἐστὶν αὐτοῦ.
अनुसार त्यो काम छ उहाँको
[G5613](#) [G3588](#) [G2041](#) [G1510](#) [G0846](#)

| “सुन! म चाँडै आउँदैछु। मसित पुरस्कारहरू ल्याउने छु। प्रत्येक मानिसले जे गरेको छ त्यसको मूल्य चुकाउनेछु।

13 ἐγὼ τὸ Ἄλφα καὶ τὸ ὼ, ὁ πρῶτος καὶ ὁ ἔσχατος, ἡ
म त्यो अल्फा र त्यो ओमेगा त्यो पहिलो र त्यो अन्तिम त्यो
[G1473](#) [G3588](#) [G0001](#) [G2532](#) [G3588](#) [G5598](#) [G3588](#) [G4413](#) [G2532](#) [G3588](#) [G2078](#) [G3588](#)

ἀρχὴ καὶ τὸ τέλος.
शुरु र त्यो अन्त
[G0746](#) [G2532](#) [G3588](#) [G5056](#)

| मने अल्फा अनि ओमेगा हुँ, प्रथम अनि अन्तिम हुँ।

- 14 μακάριοι οἱ πλύνοντες τὰς στολὰς αὐτῶν, ἵνα ἔσται ἡ ἐξουσία
 धन्य-छन् जो धुन्छन् ती पोशाकहरू तिनीहरूको ताकि हुनेछ त्यो अधिकार
[G3107](#) [G3588](#) [G4150](#) [G3588](#) [G4749](#) [G0846](#) [G2443](#) [G1510](#) [G3588](#) [G1849](#)
- αὐτῶν, ἐπὶ τὸ ξύλον τῆς ζωῆς, καὶ τοῖς πυλῶσιν, εἰσέλθωσιν εἰς
 तिनीहरूको त्यो त्यो जीवनको-रुखमाथि त्यो जीवनको र ती ढोका-हुन्दै प्रवेश-गरून् भित्र
[G0846](#) [G1909](#) [G3588](#) [G3586](#) [G3588](#) [G2222](#) [G2532](#) [G3588](#) [G4440](#) [G1525](#) [G1519](#)
- τῆν πόλιν.
 त्यो सहरमा
[G3588](#) [G4172](#)

“ती मानिसहरू धन्य हुनेछन् जसले आफ्ना वस्त्रहरू सफा धुन्छन्। जीवनको रुखबाट फल खाने अधिकार तिनीहरूले पाउँनेछन् तिनीहरू नगरका ती ढोकाहरूबाट पस्छन्।

- 15 ἔξω οἱ κύνες, καὶ οἱ φάρμακοι, καὶ οἱ πόρνοι, καὶ οἱ
 बाहिर-छन् ती कुकुरहरू र ती जादुगर्नेहरू र ती व्यभिचारीहरू र ती
[G1854](#) [G3588](#) [G2965](#) [G2532](#) [G3588](#) [G5333](#) [G2532](#) [G3588](#) [G4205](#) [G2532](#) [G3588](#)
- φονεῖς, καὶ οἱ εἰδωλόατραι, καὶ παῖς φιλῶν καὶ ποιῶν ψεῦδος,
 हत्याराहरू र ती मूर्तिपूजकहरू र हरेक माया-प्रेमी र गर्ने झूट
[G5406](#) [G2532](#) [G3588](#) [G1496](#) [G2532](#) [G3956](#) [G5368](#) [G2532](#) [G4160](#) [G5579](#)

नगर बाहिर कुकुरहरू, जादूवालाहरू यौन-पापीहरू, हत्याराहरू, मूर्ति पूजकहरू अनि असत्य मन पराउने अनि असत्य बोल्ने मानिसहरू छन्।

- 16 Ἐγὼ, Ἰησοῦς, ἔπεμψα τὸν ἄγγελόν μου, μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπὶ
 म येशूले पठाएँ मेरो स्वर्गदूतलाई मेरो गवाही-दिन तिमीहरूलाई यी-कुराहरू को-लागि
[G1473](#) [G2424](#) [G3992](#) [G3588](#) [G0032](#) [G1473](#) [G3140](#) [G4771](#) [G3778](#) [G1909](#)
- ταῖς ἐκκλησίαις. ἐγὼ εἶμι ἡ ῥίζα καὶ τὸ γένος Δαυὶδ, ὁ ἀστὴρ
 ती मण्डलीहरूलाई म हुँ त्यो जरा र त्यो वंश दाऊदको त्यो तारा
[G3588](#) [G1577](#) [G1473](#) [G1510](#) [G3588](#) [G4491](#) [G2532](#) [G3588](#) [G1085](#) [G1138](#) [G3588](#) [G0792](#)
- ὁ λαμπρός ὁ πρωῖνός.
 त्यो चम्किलो त्यो भोलिको
[G3588](#) [G2986](#) [G3588](#) [G4407](#)

“मैले मण्डलीहरूका निम्ति यी कुराहरू तिमीलाई भन्न मेरो स्वर्गदूत पठाएँ। म दाऊद परिवारको सन्तान हुँ। म चम्किलो बिहानीको तारा हुँ।”

- 17 Καὶ τὸ Πνεῦμα καὶ ἡ νύμφη λέγουσιν, Ἔρχου! καὶ ὁ ἀκούων,
 र त्यो आत्माले र त्यो दुलहीले भन्छन् आउ! र जो सुन्छ
[G2532](#) [G3588](#) [G4151](#) [G2532](#) [G3588](#) [G3565](#) [G3004](#) [G2064](#) [G2532](#) [G3588](#) [G0191](#)
- εἰπάτω, Ἔρχου! καὶ ὁ διψῶν ἐρχέσθω; ὁ θέλων, λαβέτω ὕδωρ
 भनोस् आउ! र जो तिर्खाएको-छ आओस् जो चाहन्छ लिओस् जीवनको-पानी
[G3004](#) [G2064](#) [G2532](#) [G3588](#) [G1372](#) [G2064](#) [G3588](#) [G2309](#) [G2983](#) [G5204](#)
- ζωῆς δωρεάν.
 जीवनको सितमा
[G2222](#) [G1432](#)

आत्मा अनि बेहुलीले भन्छन्, “आऊ!” जसले सुन्छ त्यसले भनोस् “आउनुहोस्” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सितैमा लिओस्।

18 Μαρτυρῶ ἐγὼ παντὶ τῷ ἀκούοντι τοὺς λόγους τῆς προφητείας τοῦ
 गवाही-दिन्छु म हरेकलाई जो सुन्छ ती वचनहरू यस अगमवाणीको यो
[G3140](#) [G1473](#) [G3956](#) [G3588](#) [G0191](#) [G3588](#) [G3056](#) [G3588](#) [G4394](#) [G3588](#)

βιβλίου τούτου, ἐάν τις ἐπιθῆ ἔπ' αὐτά, ἐπιθήσει ὁ Θεὸς ἐπ'
 पुस्तकको यो यदि कोहीले थप्छ तिनमाथि तिनमा थप्रेछ त्यो परमेश्वरले त्यसमाथि
[G0975](#) [G3778](#) [G1437](#) [G5100](#) [G2007](#) [G1909](#) [G0846](#) [G2007](#) [G3588](#) [G2316](#) [G1909](#)

αὐτὸν τὰς πληγὰς τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τούτῳ.
 त्यसमा ती विपत्तिहरू जो लेखिएका-छन् यो यो पुस्तकमा यो
[G0846](#) [G3588](#) [G4127](#) [G3588](#) [G1125](#) [G1722](#) [G3588](#) [G0975](#) [G3778](#)

म हरेक मानिसलाई चेतावती दिन्छु जसले यो पुस्तकमा भएका अगमवाणीका वचनहरू सुन्छ यदि कुनै मानिसले यी वचनहरूमा कुनै पनि कुरा थप्छ, तब परमेश्वरले त्यस मानिसलाई यस पुस्तकमा लेखिएको कष्टहरू दिनु हुनेछ।

19 καὶ ἐάν τις ἀφέλῃ ἀπὸ τῶν λόγων τοῦ βιβλίου τῆς προφητείας
 र यदि कोहीले हटाउँछ बाट ती वचनहरू यो पुस्तकको यस अगमवाणीको
[G2532](#) [G1437](#) [G5100](#) [G0851](#) [G0575](#) [G3588](#) [G3056](#) [G3588](#) [G0975](#) [G3588](#) [G4394](#)

ταύτης, ἀφελεῖ ὁ Θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ τοῦ ξύλου τῆς
 यो हटाउनेछ त्यो परमेश्वरले त्यो भाग उहाँको बाट त्यो जीवनको-रूखबाट त्यो
[G3778](#) [G0851](#) [G3588](#) [G2316](#) [G3588](#) [G3313](#) [G0846](#) [G0575](#) [G3588](#) [G3586](#) [G3588](#)

ζωῆς, καὶ ἐκ τῆς πόλεως τῆς ἀγίας, τῶν γεγραμμένων ἐν τῷ βιβλίῳ
 जीवनको र बाट त्यो सहरबाट त्यो पवित्र जो लेखिएका-छन् यो यो पुस्तकमा
[G2222](#) [G2532](#) [G1537](#) [G3588](#) [G4172](#) [G3588](#) [G0040](#) [G3588](#) [G1125](#) [G1722](#) [G3588](#) [G0975](#)

τούτῳ.
 यो
[G3778](#)

अनि यदि कुनै मानिसले यो पुस्तकको अगमवाणीका वचनहरू हटाउँछ, तब परमेश्वरले जीवनको वृक्ष अनि पवित्र नगरको, जसको बारेमा यस पुस्तकमा लेखिएको छ, त्यस मानिसको अंश हटाइ दिनु हुनेछ।

20 Λέγει ὁ μαρτυρῶν ταῦτα, Naί, ἔρχομαι ταχύ. Ἄμην. ἔρχου, Κύριε Ἰησοῦ!
 भन्छु जो गवाही-दिने यी-कुराहरू हो आउँदैछु छिट्टै आमिन आउनुहोस् प्रभु येशू!
[G3004](#) [G3588](#) [G3140](#) [G3778](#) [G3483](#) [G2064](#) [G5035](#) [G0281](#) [G2064](#) [G2962](#) [G2424](#)

येशू नै उहाँ एक हुनुहुन्छ जसले भन्छु कि यी कुराहरू सत्य हुन्। अहिले उहाँले भन्छु, "हो, म चाँडै आउँदैछु।" आमिन। हे प्रभु येशू! आउनुहोस्।

21 Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ (Χριστοῦ) μετὰ πάντων <ἀγίων. Ἄμην>.
 त्यो अनुग्रह ती प्रभु येशू (ख्रीष्टको) सबैसँग सबै पवित्र-जनहरूको आमिन
[G3588](#) [G5485](#) [G3588](#) [G2962](#) [G2424](#) [G5547](#) [G3326](#) [G3956](#) [G0040](#) [G0281](#)

प्रभु येशूको अनुग्रह समस्त मानिसहरू साथ रहोस्। आमिन।